



नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ताको प्रमाण पत्र



दर्तानं: ३५८४०४/८१/८२

श्री दुजी एडुजोन नेपाल

नामको मुनाफा वितरण नगर्ने कम्पनी संवत् २०८१ साल पूस महिना १७ गते रोज ४ मा दर्ता भएको हुनाले कम्पनी ऐन, २०६३ को दफा ५ को उपदफा (१) बमोजिम यो प्रमाण-पत्र दिइएको छ।

Government of Nepal
Ministry of Industry, Commerce & Supplies
Office of the Company Registrar

CERTIFICATE OF INCORPORATION OF COMPANY

Registration No: 358404/81/82

This Certificate of Incorporation has been issued to

M/s Dujee Eduzone Nepal

Profit Non-Distributing Company having incorporated it on the 1 day of January 2025, pursuant to sub-section (1) of section 5 of the Companies Act, 2006.

शर्त:

कम्पनीले अनुमतिपत्र लिई कारोबार गर्नुपर्ने उद्देश्यका लागि सम्बन्धित निकायबाट ईजाजतपत्र अनुमतिपत्र लिएर मात्र कारोबार गर्नुपर्नेछ।

Condition: For objectives that need approval/license, the registered company must receive the same from the competent authority.

प्रमाणित डिजिटल हस्ताक्षर गर्ने व्यक्ति
नामथर : रमेश सिंह भण्डारी
पद : सहायक रजिष्ट्रार
मिति : २०८१ ०९ १७
कम्पनी रजिष्ट्रारको कार्यालय



नेपाल सरकार
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग



स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाण पत्र

स्थायी लेखा नम्बर :

६	२	१	२	७	७	३	३	३
---	---	---	---	---	---	---	---	---

आन्तरिक राजस्व कार्यालय :

आन्तरिक राजस्व कार्यालय ईटहरी

दर्ता मिति

आयकर:	२२	०९	२०८१
	दिन	महिना	साल

कारोबारको नाम

: दुजी एडुजोन नेपाल

करदाताको प्रकार

: मुनाफा वितरण नगर्ने कम्पनी

ठेगाना

: वार्ड नं. ४, ईटहरी
उप-महानगरपालिका: ईटहरी,
सुनसरी

व्यवसायका कारोबारहरू

: शैक्षिक कार्यक्रमहरूलाई सहयोग पुर्याउने क्रियाकलापहरू, गाँसवासबाहेकका अन्य सामाजिक क्रियाकलापहरू

करदाताको दस्तखत

कर अधिकृत

करदाताले पालना गर्नुपर्ने कर्तव्यहरू:

- कारोबार गर्दा अनिवार्य रूपमा बिल बिजक जारी गर्नुपर्छ।
- मू.अ. करमा दर्ता हुनेले प्रत्येक कर अवधि (मासिक वा त्रैमासिक वा चौमासिक) समाप्त भएको २५ दिन भित्र मू.अ. कर विवरण तथा मू.अ. कर रकम बुझाउनु पर्छ।
- अन्तःशुल्क लाग्ने कारोबार गर्नेले अन्यथा व्यवस्था गरेकोमा बाहेक प्रत्येक महिना समाप्त भएको २५ दिनभित्र मास्केबारी र अन्तःशुल्क रकम बुझाउनु पर्छ।
- प्रत्येक आर्थिक वर्षको आय विवरण आर्थिक वर्ष समाप्त भएको तिन महिना भित्र बुझाउनु पर्छ।
- तोकिएको समयमा विवरण र कर रकम नबुझाएमा ध्याज, शुल्क र जरिवाना लाग्नेछ।
- यो प्रमाण पत्र देखिने गरी कारोबार स्थल/मुख्य कार्यालयमा राख्नु पर्नेछ।
- कुनै द्विविधा भएमा कार्यालयमा सम्पर्क राख्नु होला।



नेपाल सरकार

अर्थ मन्त्रालय

आन्तरिक राजस्व विभाग

आन्तरिक राजस्व कार्यालय, इटहरी, सुनसरी

आयकर छुट पाउने संस्था दर्ता प्रमाणपत्र

आयकर छुट
प्रमाणपत्र नम्बर:

६२१२७७३३३

जारी मिति : २०८१/११/०४

देहायमा उल्लेख भएको संस्था आयकर ऐन, २०५८ को दफा २ को खण्ड (घ) को उपखण्ड (१) को (क) मा उल्लेख भए बमोजिमको नाफा नकमाउने उद्देश्यले स्थापना भएको सार्वजनिक प्रकृतिका सामाजिक, धार्मिक, शैक्षिक वा परोपकारी संस्था रहेको र (ख) मा उल्लेख भए बमोजिमको सदस्यहरूले लाभ नलिने सामाजिक वा खेलकुद सम्बन्धी सुविधा प्रबर्द्धन गर्ने उद्देश्यले गठन भएको अभ्यवसायी खेलकुद संस्था रहेको देखिएकोले आयकर ऐन, २०५८ को दफा २ को खण्ड (घ) को उपखण्ड (१) तथा आयकर नियमावली, २०५९ को नियम ३ को उपनियम (२) बमोजिम सो संस्थालाई आयकर छुट पाउने संस्थाको रूपमा दर्ता गरी यो प्रमाणपत्र दिइएको छ ।

१) संस्था सम्बन्धी विवरण

क) स्थायी लेखा नम्बर :

६२१२७७३३३

ख) नाम :

दुजी एडुजोन नेपाल

ग) ठेगाना :

इटहरी- ०४, सुनसरी

घ) फोन नम्बर :

९८१२३८०७६३

ङ) ईमेल ठेगाना र वेबसाइट:

गणस्तराय शिक्षा, विद्यालयहरूमा आधाभुत पूवाधार विकास,
गरिब तथा जेहेन्दर विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
गर्ने ।

च) भौगोलिक कार्यक्षेत्र :

नेपाल राज्य भर ।

२) संस्थाको प्रारम्भिक दर्ता सम्बन्धी विवरण

क) दर्ता गर्ने निकाय:

कम्पनी रजिष्टारको कार्यालय

ख) दर्ता नम्बर:

३५८४०४/८१/८२

ग) दर्ता मिति:

२०८१/०९/१७

३) मुख्य ब्यक्तिको विवरण

क) नाम र ठेगाना:

श्री खबर मान राई

ख) फोन र मोवाइल नम्बर:

९८१२३८०७६३

ग) ईमेल ठेगाना :

रजु कुमार राई
कर अधिकृत

कर अधिकृत

नवीकरण सम्बन्धी विवरण

[illegible]

दृष्टव्य : यो प्रमाणपत्र प्राप्त गरेको संस्थाले देहाय बमोजिमका ब्यबस्था पालना गर्नु पर्नेछ :

- १) संस्थाको दर्ता प्रमाणपत्रमा उल्लेख भए बाहेक अन्य काम गरेमा कर छुटको सुविधा प्राप्त हुने छैन ।
- २) संस्थाले प्राप्त गरेको रकम वा आयमध्ये आयकर ऐन, २०५८ को दफा १० को खण्ड (ख) मा उल्लिखित देहायको रकम बाहेक अन्य आयमा आयकर छुट हुने छैन :
 - क) चन्दा उपहार, र
 - ख) कुनै ब्यक्तिले कुनै प्रतिफल प्राप्त नगरी वा प्रतिफलको आश नगरी संस्थाको उद्देश्यसंग प्रत्यक्ष रूपले सम्बन्धित कार्यका लागि प्रदान गरेका रकम वा योगदानहरू ।
- ३) संस्थाले चन्दा उपहार र कुनै ब्यक्तिले कुनै प्रतिफल प्राप्त नगरी वा प्रतिफलको आश नगरी संस्थाको उद्देश्यसंग प्रत्यक्ष रूपले सम्बन्धित कार्यका लागि प्रदान गरेका रकम वा योगदानहरू बाहेक अन्य कुनै आय आर्जन गरेमा सो रकमलाई करयोग्य आयमा समावेश गरी आयकर ऐन, २०५८ को दफा १६ बमोजिम आय बिबरण पेश गरी आयकर ऐन, २०५८ को दफा १९ बमोजिम कर निर्धारण र दाखिला गर्नु पर्नेछ ।
- ४) आयकर ऐन, २०५८ को दफा ८७, ८८, ८८ क र ८९ बमोजिम कुनै पनि ब्यक्ति वा निकायलाई पारिश्रमिक, सेवा शुल्क वा लगानी प्रतिफल, आकस्मिक लाभ र ठेक्का वा करार वापतको कुनै रकम भुक्तानी गर्दा तत् तत् दफामा तोकिएको दरले हुने रकम अग्रिम कर कटौती गरी सोको विवरण र करको रकम प्रत्येक महिना समाप्त भएको २५ दिन भित्र सम्बन्धित कार्यालयमा दाखिला गर्नु पर्नेछ ।
- ५) हरेक आय बर्षको असोज मसान्त भित्रमा यो प्रमाणपत्र नवीकरण गराउनु पर्नेछ । प्रमाणपत्र नवीकरण गराउने प्रयोजनका लागि निवेदन दिदा देहायका कागजात वा विवरण निवेदन साथ संलग्न हुनु पर्नेछ :
 - क) गत बर्षको बित्तिय विवरण ।
 - ख) आयकर ऐन, २०५८ को दफा १६ बमोजिम गत बर्षको आय बिबरण (आयकर ऐन, २०५८ को दफा १० को खण्ड (ख) मा उल्लिखित आय बाहेक अन्य आय आर्जन गरेकोमा मात्र) ।
 - ग) गत बर्षमा अग्रिम कर कटौती गर्नुपर्ने सर्चहरूको विवरण तथा कर कटौती गरेको रकम राजस्व दाखिला गरेको प्रमाण ।
- ६) तोकिएको समयमा प्रमाणपत्र नवीकरण नगराइमा कर छुटको सुविधा प्राप्त हुने छैन ।



समाज कल्याण परिषद्

पुल्चोक, ललितपुर, नेपाल

२०८९

आबद्धताको प्रमाण-पत्र

मु.वि.न.

आबद्धता नं.: ५७७२८.....

दुजी एडुजोन नेपाल, सुनसरी

लाई

समाज कल्याण ऐन, २०४९ को दफा १३ बमोजिम २०८९ साल माघ महिना २२ गते

आबद्धताको प्रमाण-पत्र प्रदान गरिएको छ।

Social Welfare Council

Pulchowk, Lalitpur, Nepal

१९९२

Affiliation No.: 57728

CERTIFICATE OF AFFILIATION

This certificate of Affiliation has been issued to

Dujee Eduzone Nepal, Sunsari

on 04/02/2025 pursuant to section 13 of the Social Welfare Act, 1992.



Durga Prasad Bhattarai
Acting Director